


 सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपलब्धि (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम
 (३) बमोजिम प्रकाशन संस्थाको विवरण
 प्रमुखको
 लम्बिती पद
 स्वतं प्रकाशन

सूचना सार्वजनिक गर्ने निकायको नाम: प्रदेश प्रमुखको कार्यालय, लम्बिती प्रदेश, बुटवल।

सूचना सार्वजनिक गरेको अवधि: वि.सं. २०८२ बैशाख १ देखि २०८२ असार मसान्तसम्म।

१. प्रदेश प्रमुखको कार्यालयको स्वरूप र प्रकृति:

नेपालको संविधानको भाग १३ धारा १६३ बमोजिम नेपालको प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहने व्यवस्था छ। माननीय प्रदेश प्रमुखबाट सम्पादन हुने कार्यलाई व्यवस्थित गर्ने प्रशासनिक सचिवालयको रूपमा स्थापित यस कार्यालयले माननीय प्रदेश प्रमुखसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक समन्वय, व्यवस्थापन तथा सचिवालय सम्बन्धी कार्य संचालन गर्ने गर्दछ।

२. प्रदेश प्रमुखको कार्यालयका कामहरु:

यस कार्यालयबाट सम्पादन हुने कामहरु निम्नानुसार छन्।

क) व्यवस्थापकीय तथा सचिवालय सम्बन्धी कार्यहरु,

ख) सूचना तथा समन्वयात्मक कार्यहरु।

३. प्रदेश प्रमुखको कार्यालयमा रहेको दरवन्दी सङ्ख्या र कार्यविवरण:

३.१ प्रदेश प्रमुखको कार्यालयमा रहेको दरवन्दी सङ्ख्या:

प्रदेश प्रमुखको कार्यालयमा देहायका १९ वटा दरवन्दी रहेका छन्।

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	संख्या
१	सचिव	रा.प.प्रथम	प्रशासन		१
२	उपसचिव	रा.प.द्वितीय	प्रशासन	सा.प्र.	२
३	शाखा अधिकृत	रा.प.तृतीय	प्रशासन	सा.प्र.	३
४	लेखा अधिकृत	रा.प.तृतीय	प्रशासन	लेखा	१
५	कानून अधिकृत	रा.प.तृतीय	न्याय	कानून	१
६	प्रोटोकल अधिकृत	रा.प.तृतीय	प्रशासन	परराष्ट्र	१
७	कम्प्युटर अधिकृत	रा.प.तृतीय	विविध		१
८	नायब सुच्वा	रा.प.अन.प्रथम	प्रशासन	सा.प्र.	२
९	कम्प्युटर अपरेटर	रा.प.अन.प्रथम	विविध		१
१०	हलुका सचारी चालक	श्रेणीविहिन	प्रशासन	सा.प्र.	३
११	कार्यालय सहयोगी	श्रेणीविहिन	प्रशासन	सा.प्र.	३
जम्मा					१९


 नि. सचिव



३.२ प्रदेश प्रमुखको कार्यालयमा रहेको शाखागत कार्यविवरण: नेपाल सरकार
कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यजिम्मेवारीलाई व्यवस्थापन विभागको लुम्बिनी प्रदेश वटा शाखाहरूको संरचना निर्माण गरिएको
छ। ती शाखाहरूको कार्यविवरण निम्नानुसार रहेको छ। बृद्धवत, रूपदेवी

क. व्यवस्थापन शाखा

- माननीय प्रदेश प्रमुखको कार्यसम्पादनका लागि आवश्यक प्रशासनिक सहयोग उपलब्ध गराउने कार्य,
- माननीय प्रदेश प्रमुखबाट हुने विभिन्न व्यक्तिहरूको भेटघाट सम्बन्धी व्यवस्था मिलाउने र ती भेटघाटको अभिलेखीकरण गर्ने कार्य,
- कर्मचारी प्रशासन तथा कार्यालय व्यवस्थापन सम्बन्धी कार्य, बजेट, कार्यक्रम तयारी तथा अर्थिक प्रशासन सम्बन्धी कार्य,
- जिन्सी व्यवस्थापन सम्बन्धी कार्य,
- कानूनी राय तथा परामर्श सम्बन्धी कार्य,
- विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य,
- प्रादेशिक पदाधिकारीहरूको नियुक्ति, सपथ ग्रहण र प्रतिवेदन ग्रहण आदि कार्यक्रमहरूको व्यवस्थापन सम्बन्धी कार्य,
- प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित कानून कार्यविधि, निर्देशिका आदिको तर्जुमा तथा संशोधन सम्बन्धी कार्य,
- कार्यालयसँग सम्बद्ध विषयमा अदालतमा पर्ने निवेदनहरूमा लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धी कार्य,
- प्रदेश मन्त्रीपरिषद्, प्रदेश सभा आदि निकायबाट प्राप्त निर्णय, विधेयक, प्रतिवेदन तथा अन्य विवरण प्राप्त गर्ने, अभिलेखीकरण गर्ने तथा आवश्यक कार्यबाहीको प्रक्रिया बढाउने कार्य,
- कार्यालयभित्र र बाहिर हुने औपचारिक-अनौपचारिक समारोहको व्यवस्थापन सम्बन्धी कार्य,
- सूचना, प्रविधिको व्यवस्थापन सम्बन्धी कार्य,
- तोकिए बमोजिमका अन्य कार्य ।

ख. सूचना तथा समन्वय शाखा

- राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा माननीय प्रदेश प्रमुखको तर्फबाट हुने पत्राचार सम्बन्धी कार्य ।
- माननीय प्रदेश प्रमुख, कार्यालय, प्रदेशस्तरको सार्वजनिक सरोकार, सरकार र संसद सम्बन्धी महत्वपूर्ण र उपयुक्त देखिएका प्रकाशित सूचना र समाचारको संकलन तथा अभिलेखीकरण गर्ने,
- प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित महत्वपूर्ण गतिविधिहरूलाई Website तथा संचार माध्यमबाट सार्वजनिक गर्ने कार्य,
- कार्यालयको वेबसाइट अधावधिक गर्ने कार्य,
- प्रदेश र अन्य प्रदेश तथा सरोकारबाला कार्यालयबाट भए गरेका काम कारबाहीको सम्बन्धमा जानकारी तथा अनुभव आदान प्रदान सम्बन्धी कार्यक्रम तयार गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखज्यूबाट हुने सम्बोधन, शुभकामना आदि तयार गर्ने कार्य,
- माननीय प्रदेश प्रमुख सलाग्न हुने औपचारिक, अनौपचारिक कार्यक्रम तथा भ्रमणहरूको समन्वय तथा व्यवस्थापन गर्ने

मा. राजिव
नि. राजिव



र त्यस्ता कार्यक्रम र भ्रमणहरुको अभिलेखकारपूर्वी व्यवस्थित गर्ने कार्य,

- माननीय प्रदेश प्रमुखलाई संबोधन गरी बृहस्पति विवेदन तथा ज्ञापनपत्रहरुको अध्ययन, विशेषण गरी प्रतिक्रिया जवाफ दिने, आवश्यक कार्यबाहीको निमित्त सम्बन्धित निकायमा पठाउने र त्यसको अभिलेख राख्ने कार्य,
- सुरक्षा निकाय, प्रावेशिक तथा अन्य निकायहरुसँग समन्वय सम्बन्धी कार्य,
- सपथ ग्रहण एवं अन्य सार्वजनिक समारोहको व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग पुऱ्याउने कार्य,
- सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम सम्पादन गर्नुपर्ने कार्य,
- सार्वजनिक सञ्चारका साधनहरु, मिडियाहरुसँग समन्वय तथा सञ्चार सम्बन्धी कार्य,
- तोकिए बमोजिमका अन्य कार्य ।

ग. प्रदेश प्रमुखको निजी (स्वकीय) सचिवालय:

माननीय प्रदेश प्रमुखज्यूका देहायका कार्यसम्पादनमा सहयोग र समन्वय गर्नको लागि निजी सचिवालय अन्तर्गत १२

जना कर्मचारीहरुको दरवन्दी रहेको छ ।

- माननीय प्रदेश प्रमुखको कार्यक्रम व्यवस्थापन सम्बन्धी कार्य,
- माननीय प्रदेश प्रमुखलाई सम्बोधन गरी प्राप्त हुने निवेदन तथा पत्रहरु अध्ययन गरी पेश गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखको कार्यालयमा हुने भेटघाट व्यवस्थापन गर्ने कार्य,
- माननीय प्रदेश प्रमुखबाट हुने आदेश, निर्देशनको कार्यान्वयनबाट अनुगमन र समन्वय गर्ने कार्य ।

सि.नं.	पद	संख्या
१	प्रमुख स्वकीय सचिव	१
२	सह स्वकीय सचिव	१
३	उप स्वकीय सचिव	१
४	स्वकीय अधिकृत	१
५	फोटोग्राफर अधिकृत	१
६	कम्प्युटर सहायक	१
७	प्रशासन सहायक	१
८	लेखा सहायक	१
९	सवारी चालक	२
१०	कार्यालय सहयोगी	२
जम्मा		१२

घ. सुरक्षा बन्दोवस्त नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गरी आवश्यकता अनुसार व्यवस्थापन गर्ने गरिएको छ ।

४. प्रदेश प्रमुखको कार्यालयबाट प्रदान गरिने सेवाहरुको विवरण:

प्रदेश प्रमुखको कार्यालयबाट प्रदान गरिने सेवाहरुलाई माथि बुँदा नं. २ र ३ मा उल्लेख गरिएको छ ।

नि. सचिव



५. प्रदेश प्रमुखको कार्यालयमा रहेका शाखा र जिम्मेदारी संधिकारी:

सि.नं.	नामथर	पद	सम्पर्क नं.
१	धुवबहादुर कुँवर	नि.सचिव	९८५७०७९९९९९
२	विकास बेलवासे	नायव सुव्वा	९८५७०५०४०७
व्यवस्थापन शाखा			
१	भविष्ठर घिमिरे	उपसचिव	९८५७०६२२५५
२	युवराज पौडेल	लेखा अधिकृत (कामकाज)	९८५६०३३५९५
३	काशीराम पन्थी	शाखा अधिकृत	९८४७१०९२५७
४	रुका भट्टराई	शाखा अधिकृत	९८६०४७८८८९
५	सुजता भण्डारी	कानून अधिकृत	९८४७९६९४९६
६	अनिता भट्टराई	कम्प्युटर अपरेटर	९८४७९३४०९९
७	धुर्वा भण्डारी	नायव सुव्वा	९८४७९८६८४२
सूचना तथा समन्वय शाखा			
१	भविष्ठर घिमिरे	उपसचिव	९८५७०६२२५५
२	पुनम जि.सी	शाखा अधिकृत	९८४७९५५९०९
३		प्रोटोकल अधिकृत	
४	नारायणप्रसाद न्यौपाने	कम्प्युटर अधिकृत	९८४७०२८०७७
अन्य कर्मचारीहरू:			
क्र.स.	नाम थर	पद	सम्पर्क नं.
१	रामप्रसाद पाण्डे	ह.स.चा.	९८५७०६४०२९
२	सुदिप श्रेष्ठ	ह.स.चा.	९८६७४८२९३१
३	सागर प्रसाद पाण्डेय	का.स.	९८६७४६९९५
४	मतिमाया पोख्रेल	का.स.	९८४७९२९०५०
५	एलिजा भण्डारी	का.स.	९८६७२८९४९०

६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि:

यस कार्यालयबाट प्रदान हुने सेवाको लागि दस्तुर लाग्दैन। सरोकारबालाहरुसँगको आपसी सहमतिमा तय भएको समयावधिमा सेवा प्रवाह/कार्यसम्पादन हुने गर्दछ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकार:

कार्यालयको आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित शाखाका प्रमुखलाई श्रीमान् सचिवबाट प्रत्यायोजित अधिकारको सीमासम्म शाखा प्रमुखबाट र सो वाहेकको हकमा शाखाबाट पेश हुने टिप्पणीमा सचिवस्तरबाट निर्णय हुन्छ। संविधान र प्रचलित कानून वर्मोजिम माननीय प्रदेश प्रमुखजूले सम्पादन गर्ने कार्यको सम्बन्धमा संविधान र कानूनमा तोकिए वर्मोजिम हुनेगर्दछ।



८. निर्णय उपर गुनासो सुन्ने अधिकारी:

नियमित सेवा प्रवाह र आन्तरिक प्रशासनिक विषयक मिति २०८२/०३/१५ तिथि नवुझे सो को सुनुवाई यस कार्यालयका सचिवबाट हुन्छ ।

९. प्रतिवेदन अवधीमा सम्पादन गरेको कामको विवरणः

१. मिति २०८२/१/३१ गते दिनको १.०० बजेदेखि माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको छैटौं अधिवेशन आह्यान गर्नुभएको ।
२. मिति २०८२/२/२ गते माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूसमक्ष प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक श्री नारायण एम.सीज्यूले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम सम्पन्न भएको ।
३. मिति २०८२/२/१३ गते माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूसमक्ष प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम मुस्लिम आयोगका माननीय कार्यबाहक अध्यक्ष श्री महमदिन अलिज्यूले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम सम्पन्न भएको ।
४. मिति २०८२/०२/१८ गते माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले लुम्बिनी प्रदेश सभाबाट मिति २०८२/०२/०४ गते नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको सामयिक कर राजस्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको ।
५. मिति २०८२/०३/२५ गते माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले लुम्बिनी प्रदेश सभाबाट मिति २०८२/०३/१८ गते नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको ।
६. मिति २०८२/०३/२५ गते माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले लुम्बिनी प्रदेश सभाबाट मिति २०८२/०३/१८ गते नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको ।

८. २०८२ बैशाख १ देखि मिति २०८२ असार मसान्तसम्म प्रमाणीकरण भएका विधेयकहरुः

सि.नं.	विधेयकको नाम	प्रदेश पारित भएको मिति	प्रदेश प्रमुखज्यूबाट प्रमाणीकरण मिति
१	सामयिक कर राजस्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक	२०८२/०२/०४	२०८२/०२/१८
	आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि	२०८२/०३/१८	२०८२/०३/२५



	प्रदेश संचित कोषबाट केही रकम विनियोजित खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक <small>लूपवाली बुटवल, रुपन्देही</small>		
२	प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक	२०८२/०३/१८	२०८३/०३/२५

१०. प्रदेश प्रमुखको कार्यालयका सचिव, प्रवक्ता र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर

सि.नं.	नामथर	पद	सम्पर्क नं.
१	धूपबहादुर कुँवर	नि.सचिव	९८५७०७९९९९९
२	भविधर घिमिरे	उपसचिव (प्रवक्ता)	९८५७०६२२५५
३	रुका भट्टराई	शाखा अधिकृत (सूचना अधिकारी)	९८५७०५४४९९

११. ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची:

यस कार्यालयको नियमित कार्यसम्पादनका क्रममा आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान निम्न बमोजिम छन्।

- नेपालको संविधान
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५
- सूचनाको हक्कसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५
- निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०
- भ्रष्टाचार निवारण ऐन, २०५९
- सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४
- आर्थिक कार्यविधि ऐन, २०५५ र नियमावली, २०५६
- नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४
- नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४
- प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०७४
- प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४
- सेवा करार निर्देशिका,
- सरकारी निर्णय सरलीकरण निर्देशिका, २०६५
- नेपाल सरकारबाट समय समयमा जारी परिपत्र, सूचना र निर्देशनहरु।

१२. आमदानी, खर्च तथा आर्थिक कारोबारसम्बन्धी अद्यावधिक विवरण:

यस कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक खर्च विवरण तपसिल बमोजिम रहेको छ।

ब.उ.शि.नं.	श्रोत	बजेट रकम (रु.)	खर्च रकम (रु.)
१०३००००५३ (चालु)	नेपाल सरकार	४,५०९,०००.००	३,९७६,०३६.००
१०३०००१५३ (चालु)	नेपाल सरकार	२५,५७७,०००.००	२१,६४८,०४७.३०

१०३०००९५४ (पूँजीगत)	नेपाल सरकार	नेपाल सरकार लुम्बिनी प्रदेश बृद्धवाल, लुम्बिनी	५३२,१४२.००
---------------------	-------------	--	------------

१२. तोकिए बमोजिमका अन्य विवरण:

तत्कालिन उच्च सरकारी वकिल कार्यालयको नाममा रहेको जग्गा र उक्त जग्गामा निर्माण भएका भवनहरुबाट कार्यालय, प्रदेश प्रमुख निवास र सभाहलको व्यवस्था गरिएको छ ।

१३. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण:
छैन ।

१४. सार्वजनिक निकायको वेभसाइट भए सो को विवरण: <https://ocos.lumbini.gov.np/>

१५. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण: नभएको ।

१६. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यसको सूचना संरक्षण गर्न तोकिएको समयावधि: वर्गीकरण नभएको ।

१७. सार्वजनिक निकायमा परेको सूचना मागसम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण: सूचना माग नभएको ।

१८. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण:
कार्यालयका सूचना तथा जानकारीहरु विज्ञप्ति मार्फत, वेभसाइटमार्फत, सूचना पाठीमार्फत र कार्यक्रममा पत्रकारहरु आमन्त्रण गरी सम्प्रेषण गर्ने गरिएको छ ।

१९. प्रदेश प्रमुखको कार्यालयलबाट प्रतिवेदन अवधीमा भएका कृयाकलाप बुँदा नं. ९ मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०८२/०४/०७

नि. साहित्य